

नेपाल सरकार  
कृषि तथा पशुपन्छी विकास मन्त्रालय  
सिंहदरवार, काठमाण्डौ।

दरखास्त पेश गर्न दोस्रो पटक सूचना प्रकाशन गरिएको ।

प्रथम पटक प्रकाशित मिति २०७७/१२/१९

दोस्रो पटक प्रकाशित मिति २०७८/१/१७

कपास विकास समितिमा रिक्त रहेको परियोजना प्रमुख पदमा नियुक्तीका लागि मिति २०७७/१२/१९ मा गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरिएकोमा परियोजना प्रमुख पदमा कुनै पनि दरखास्त नपरेकोले उक्त पदमा नियुक्तीको लागि देहायका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन गरिएको मितिबाट २१(एक्काईस) दिन भित्र (आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखा, बोर्ड संस्थान समन्वय डेस्क, सिंहदरवार काठमाण्डौमा गोप्य खामबन्दी गरी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

सूचना नं	रिक्त पद	आवश्यक संख्या	योग्यता तथा अनुभव
१/०७७/७८ कपास	परियोजना प्रमुख	१ जना	सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्य अनुभव हासिल गरेको, ३० वर्ष उमेर पुरा भई साठी वर्ष ननाघेको।

२. दरखास्त पेश गर्ने प्रक्रिया

कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका, २०७६ को अनुसूची-२ बमोजिमको दरखास्त/ प्रतिवद्धता पत्रसाथ आफुले नियुक्ती / मनोनित हुन चाहेको सूचना नं र पद स्पष्ट उल्लेख गरी देहायका कागजातहरू संलग्न गरी पेश गर्नुपर्ने छ ।

- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विदेशी विश्वविद्यालयबाट शैक्षिक उपाधी हासिल गर्नेको हकमा समकक्षता निर्धारण गरेको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
- वैयक्तिक विवरण (CV),
- निर्देशिकाको दफा ४ बमोजिम अयोग्य नभएको व्यहोरा स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ,
- अनुभव खुल्ने कागजातको प्रतिलिपि,
- अन्य आवश्यक कागजातहरू।

छ) परियोजना प्रमुखको हकमा नेपालमा कपास विकासका चुनौति/सम्भावना तथा सुधार सम्बन्धी विषयमा ५००० शब्दमा नबढाई तयार पारिएको व्यवसायिक कार्ययोजना ३ प्रति दरखास्त साथ पेश गर्नुपर्नेछ। साथै मन्त्रालयबाट तोकिएको मितिमा सो को प्रस्तुतीकरण समेत गर्नुपर्ने छ।

३. दरखास्त दस्तुर : दरखास्त दस्तुर बापत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कोड नं ३१२००३५०१ राजश्व खाता ००१००५१६२००००० राजश्व शिर्षक १४२२४ मा जम्मा हुने गरी एभरेष्ट बैंक लि. सिंहदरवार शाखामा रु ३०००।— (अक्षरूपी रु तीन हजार मात्र) तिरको सक्कलै भौचर खामबाहिर टाँस गरी पेश गर्नुपर्नेछ।

#### ४. अन्य विवरण

क) सिफारिस समितिले कुनै कारण उल्लेख गरी पदाधिकारी मनोनयनको सिफारिस सम्बन्धी सूचना स्थगित वा रद्द गर्न सक्नेछ ।

ख) मनोनयनका लागि सिफारिस गर्ने/नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार सिफारिस समितिमा निहित रहनेछ। समितिले आवश्यक देखेका कागजातहरु जुनसुकै समयमा माग गर्न सक्नेछ।

ग) आवेदन फारम कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाईट [www.moald.gov.np](http://www.moald.gov.np) बाट Download गर्न सकिनेछ। अन्य थप जानकारीको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय कर्मचारी प्रशासन शाखा, बोर्ड/संस्थान समन्वय डेस्क वा टेलिफोन नं ०१-४२०००४६,०१-४२११८०८ मा सम्पर्क गर्न सकिने छ ।